



बुन्दावन नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बिश्रामपुर, रौतहट
मधेश प्रदेश, नेपाल

आ.व. २०७९/०८० साल को लागि आन्तरिक आय ठेक्का सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित भएको मिति २०७९/०५/३०)

स्थानीय सरकार संचलन ऐन २०७४ को दफा ६४ (च), सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ तथा मधेश प्रदेश आर्थिक ऐन २०७५ दफा ६ अनुसूची ४ (१) अनुसार बुन्दावन नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने निम्न आय शिर्षकहरूमा आर्थिक वर्ष २०७९/०८० का लागि नदीजन्य माछाको बिक्री एवं निकासीको आय ठेक्काहरू बन्दोबस्त गर्नु पर्ने भएकोले तपसिलमा उल्लिखित ठेक्का विवरण शर्तहरूको अधिनमा रही मुल्य अभिवृद्धि (VAT) मा दर्ता भएको फर्म, व्यक्ति वा कम्पनीहरूबाट आ.व. २०७८/०७९ का लागि नवीकरण भएको इजाजत पत्र र आ.व. २०७८/०७९ सम्मको आयकर चुक्ताको प्रमाणपत्रको प्रतिलिपिहरू तथा उक्त फर्म कार्य गर्न योग्य भएको स्वघोषणा (Declaration) पत्र सहितको लिखित निवेदनको साथ तोकिएको दस्तुर माछापुच्छ्रे बैंक लि. बुन्दावन शाखा, हर्षाहाको खाता नं. ०७५००६५३९११००१३१ मा जम्मा गरेको बैंक भौचर (पछि फिर्ता नहुने गरी) पेश गरी रिक्त पुर्वकको गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि १५ (पन्ध्र) दिने सूचना प्रकाशन गरिएको छ ।

| क्र. स. | ठेक्का नम्बर | ठेक्का विवरण | उठाउनु पर्ने क्षेत्र र परिमाण | नियुनतम कबोल अंक बार्षिक | बोलपत्र फारम दस्तुर | धरौटी रकम |
|---------|--------------|--|---|--------------------------|---------------------|---------------|
| १ | २/०७९/०८० | बुन्दावन न.पा. क्षेत्रको बागमती नदीको माछा | बुन्दावन न.पा. बागमती नदी क्षेत्र अधिकार भित्रको माछा | १,५५,०००/- | १०००/- | कबोल अंकको ५% |

शर्त तथा बन्देज:

- बोलपत्र फारम यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ (पन्ध्र) औं दिन सम्म बुन्दावन नगरपालिकाबाट खरिद गर्न सकिने छ र यसरी खरिद भएका बोलपत्रहरू १६ (सोह्र) औं दिन दिनको १२:०० बजे सम्म बुन्दावन नगरपालिकामा शिलबन्दी दर्ता गरी सक्नु पर्ने छ ।
- बोलपत्र फारम खरिद एवं दर्ता गर्ने अन्तिम दिन विदा पर्न गएमा कार्यालय खुलेको दिनलाई क्रमशः अन्तिम दिन मानिने ।
- ठेक्काको टेन्डर फारममा उल्लेख भए अनुसार कबोल अंक ठेक्का नम्बर खुलाई फारममा खाममा ठेक्काको नाम उल्लेख गरी शिलबन्दी गरी पेश गर्नुपर्ने छ । शिलबन्दी बोलपत्र दाखिला गर्दा कुनै किसिमको शर्त मान्य हुने छैन । बोलपत्र दाताले कबोल गरेको रकमको अंक र अक्षरमा स्पष्ट लेख्नु पर्ने छ, अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ ।
- दर्ता भएका शिलबन्दी बोलपत्र सोहि दिनको २:०० (दुई) बजे यस कार्यालयमा सम्बन्धित कार्यालयका प्रतिनिधिहरू र बोलपत्र दाताका प्रतिनिधिहरूको रोहबरमा खोलिने छ । साथै बोलपत्र खोल्ने समयमा बोलपत्र दाताको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
- बोलपत्र दाताले बोलपत्र दर्ता गर्दा आफुले कबोल गरेको अंकको ५% ले हुन आउने रकम यस कार्यालयको माछापुच्छ्रे बैंक, हर्षाहा स्थित खाता नं. ०७५००६५३९११०००३३ धरौटी खातामा जम्मा गरेको सककलै बैंक भौचर वा यस कार्यालयको नाममा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंक बाट जारी भएको कम्तिमा ९० दिन म्याद भएको बैंक ग्यारेन्टी (विडवण्ड) बोलपत्र साथ पेश गर्नुपर्ने छ ।
- बोलपत्र स्वीकृत भए पछि वा घर दैलोमा टाँस भएको मितिले ७ दिन भित्र नियमानुसार आयकर/मु.अ.कर दर्ता पत्रको प्रमाणित प्रतिलिपि साथै लिई सम्झौता गर्न यस कार्यालयमा आउनु पर्नेछ । सो अवधिमा सम्झौता अनुसार बुझाउनु पर्ने रकम बुझाई सम्झौता गरी चलन पुर्जी लिई सक्नु पर्नेछ । नगरेमा धरौटी रकम जफत गरिने छ र दोश्रो बोलपत्र दाताको बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा पुनः बोलपत्र अहवान गर्ने वा नगर्ने अधिकार नियमानुसार बुन्दावन नगरपालिकामा सुरक्षित रहनेछ ।
- ऐन द्वारा मनाही गरिएको पदार्थ वा तरिका प्रयोग गरी वा डुङ्गा लिई माछा मार्न वा समात्न पाइने छैन ।
- तोकिएको जति जलकर मध्ये सहर, नैनी, रोहु, मृगाल, कल्ला, ईत्यादी माछालाई १२" को नभई मार्न पाइने छैन ।
- माछा समात्नु पर्दा वंशी वा जाल मात्र प्रयोग गर्न पाइने छ । माछा मार्दा स्थानीय मछुवारालाई परिचालन गरी वा दिई माछा मार्ने व्यवस्था गर्नु पर्ने छ ।
- यस ठेक्कामा तोकिएको शर्त कार्यालयले समय समयमा थप घट गर्न सक्ने छ र त्यसलाई ठेकेदारले मान्यता दिनु पर्नेछ । उक्त शर्त नमानेमा ठेक्का तोडी अर्को ठेक्का बन्दोबस्त गरिने छ र यसमा कुनै अड्डा अदालतमा उजुर गर्न पाइने छैन । गरेमा यसै सर्त अनुसार बदर हुने छ ।
- यस ठेक्कामा नेपाल सरकारलाई तिर्नु पर्ने कर तिर्नु परेमा सम्बन्धित ठेकेदारले नै बुझाउनु पर्नेछ ।
- सकार गरेको ठेक्का म्याद भुक्तान नहुँदै कुनै कारणले छोड्न पाइने छैन ।
- यसमा नखुलेको जति प्रचलित कानुन बमोजिम हुनेछ ।
- यो पट्टा २०७९ साल असोज १६ गते लागु भई २०८० आषाढ मसान्त पछि स्वतः बदर हुनेछ ।
- सिमाना - बुन्दावन नगरपालिका बागमती नदी क्षेत्र अधिकार भित्रको माछा ।